

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक

प्रस्तावना: अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ लाई संशोधन गर्न वाञ्छनीय भएकोले,

संघीय संसदले यो ऐन बनाएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम "अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी (पहिलो संशोधन) ऐन, २०७५" रहेको छ ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

२. अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ को दफा २ मा संशोधन:  
अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४(यसपछि "मूल ऐन" भनिएको) कोदफा २ को,-

(१) खण्ड (ग) झिकिएको छ ।

(२) खण्ड (ज) पछि देहायको खण्ड (ज१) थपिएको छ:-

"(ज१) "प्रतिष्ठान" भन्नाले मुनाफा आर्जन गर्ने वा नगर्ने गरी उद्योग, व्यवसाय वा सेवा गर्ने उद्देश्यले प्रचलित कानून बमोजिम स्थापना, संस्थापना, दर्ता, गठन वा सञ्चालमा रहेको कुनै कलकारखाना, संघ, संगठन, संस्था, कम्पनी, फर्म, वा अन्य संस्था सम्झनु पर्छ ।

(३) खण्ड (ज) को सट्टा देहायको खण्ड (ज) राखिएको छ:-

"(ज) "मन्त्रालय" भन्नाले नेपाल सरकार, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय सम्झनु पर्छ ।"

३. मूल ऐनको दफा ४ मा संशोधन: मूल ऐनको दफा ४ को उपदफा (१) मा रहेका "स्थानीय तहको" भन्ने शब्दहरूको सट्टा "सम्बन्धित वडा कार्यालयको" भन्ने शब्दहरू राखी सोही उपदफामा रहेका "कार्यालय समक्ष" भन्ने शब्दहरूको सट्टा "स्थानीय तहमा" भन्ने शब्दहरू राखिएका छन् ।

४. मूल ऐनको दफा ५ मा संशोधन: मूल ऐनको दफा ५ को उपदफा (३)को सट्टा देहायको उपदफा (३) राखिएको छ :-

उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भएता पनि यथार्थ विवरण दिँदा दिँदै कुनै अधिकारीले अपाङ्गता भएको व्यक्तिलाई बेग्लै वर्गको परिचयपत्र प्रदान गरिएको देखिएमा सो परिचयपत्र दिने अधिकारीलाई प्रचलित कानून बमोजिम कारवाहीको लागि सिफारिस गरिने छ ।

५. मूल ऐनको दफा ६ मा संशोधन: मूल ऐनको दफा ६ को सट्टा देहायको दफा ६ राखिएको छः—

“६. अभिलेख राख्नु पर्ने: (१) स्थानीय तहले आफ्नो क्षेत्रभित्र स्थायी रूपमा बसोबास गर्ने अपाङ्गता भएका व्यक्तिको तोकिए बमोजिमको विवरण सहितको अभिलेख तयार गरी प्रत्येक वर्ष अद्यावधिक गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम अद्यावधिक गरेको अभिलेख स्थानीय तहले नेपाल सरकारको संघीय मामिला सम्बन्धी विषय हेर्ने मन्त्रालय, मन्त्रालय र प्रदेशको सामाजिक क्षेत्र हेर्ने मन्त्रालयमा पठाउनु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम प्राप्त अभिलेखको आधारमा मन्त्रालयले अपाङ्गता भएका व्यक्तिको एकिकृत विवरण तयार गर्नु पर्नेछ ।

(४) यस दफा बमोजिम अभिलेखमा समावेश नभएका अपाङ्गता भएका व्यक्तिलाई यस ऐन बमोजिम उपलब्ध गराउने सेवा, सुविधा प्रदान गर्न बाध्य हुने छैन ।”

६. मूल ऐनको दफा ३० मा संशोधन: मूल ऐनको दफा ३० को उपदफा (२) को,—

(१) खण्ड (क) पछि देहायको खण्ड (क१) थपिएको छः—

“क१) प्रदेश सरकारबाट प्राप्त रकम,”

(२) खण्ड (ड) मा रहेका “दफा ५४” भन्ने शब्दहरूको सट्टा “दफा ५५” भन्ने शब्दहरू राखिएका छन्।

७. मूल ऐनको दफा ३८मा संशोधन: मूल ऐनको दफा ३८ को उपदफा (२) को खण्ड (क), (घ), (ज), (ञ) र (ट) को सट्टा देहायका खण्ड (क), (घ), (ज), (ञ) र (ट) राखिएका छन्ः—

“क) मन्त्री, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय	—अध्यक्ष
घ) सचिव, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय	—सदस्य
ज) सचिव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय	—सदस्य
ञ) सचिव, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय	—सदस्य
ट) सचिव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय	—सदस्य”

८. मूल ऐनको दफा ५८मा संशोधन: मूल ऐनको दफा ५८ को सट्टा देहायको दफा ५८ राखिएकोछः—

“५८. संरक्षण अधिकृत: स्थानीय तहले अपाङ्गता भएका व्यक्तिको अधिकारको संरक्षण गर्ने काम समेतका लागि एक जना कर्मचारीलाई संरक्षण अधिकृत तोक्न सक्नेछ।”

९. मूल ऐनको दफा ५९ मा संशोधन: मूल ऐनको दफा ५९ मा रहेका “तथा परिचयपत्र” भन्ने शब्दहरू झिकिएका छन् ।
१०. रूपान्तरण: मूल ऐनको ठाँउ ठाँउमा रहेका “कार्यालय” भन्ने शब्दको सट्टा “स्थानीय तह” भन्ने शब्दहरू राखिएका छन् ।